



नेपाल सरकार
अर्थ मन्त्रालय
आन्तरिक राजस्व विभाग

स्वीकृत अवकाश कोष सम्बन्धी सूचना

आर्थिक ऐन, २०८२ ले आयकर ऐन, २०५८ मा संशोधन गरी ऐनको दफा ६३ मा रहेको आन्तरिक राजस्व विभागबाट अवकाश कोषको स्वीकृति दिने सम्बन्धी व्यवस्था खारेज गरेको व्यहोरा सर्वविदितै छ। आर्थिक ऐनको दफा २३ मा आयकर ऐन, २०५८ बमोजिम साविकमा आन्तरिक राजस्व विभागबाट स्वीकृति प्राप्त अवकाश कोष संवत् २०८३ साल आषाढ मसान्तभित्र कर्मचारी सञ्चय कोष ऐन, २०१९ बमोजिम स्थापित कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष ऐन, २०४७ बमोजिम स्थापित नागरिक लगानी कोष, योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐन, २०७४ बमोजिम स्थापित सामाजिक सुरक्षा कोषद्वारा सञ्चालित अवकाश कोष वा निवृत्तभरण कोष ऐन, २०७५ बमोजिम स्थापना भएको निवृत्तभरण कोषद्वारा सञ्चालित अवकाश कोषमा अनिवार्य रूपमा आवद्ध हुनुपर्ने व्यवस्था गरेको छ। साथै, आवद्धताको क्रममा साविकको अवकाश कोषमा योगदानकर्ताले जम्मा गरेको अवकाश योगदान तथा सोमा थप भएको एकमुष्ट रकम सोही अवधि भित्र उपरोक्त कोषमा हस्तान्तरण भएमा त्यसरी हस्तान्तरण गरिएको रकममा आयकर ऐन, २०५८ को दफा ८८ बमोजिम अग्रिम करकट्टी गर्नु नपर्ने व्यवस्था गरेको छ। उपरोक्त संशोधनबाट संवत् २०८३ साल असार मसान्त वा उल्लिखित अवकाश कोषमा आवद्ध भएको मितिमा जुन पहिले हुन्छ सो मितिदेखि साविकमा विभागबाट स्वीकृति लिएका अवकाश कोषहरू स्वीकृत अवकाश कोषको रूपमा नरहने अवस्था रहेको छ। तसर्थ: उक्त कोषहरूमा योगदान वापतको रकम जम्मा गर्ने सरोकारवालाहरूले साविकमा स्वीकृत अवकाश कोषमा योगदान गरे सरहको आयकर ऐन बमोजिमको सुविधा प्राप्त गर्नको लागि संवत् २०८३ साल असार मसान्त वा उल्लिखित अवकाश कोषमा आवद्ध भएको मितिमा जुन पहिले हुन्छ सो मिति पश्चात माथि उल्लेख भए बमोजिम कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, योगदानमा आधारित सामाजिक सुरक्षा कोष तथा निवृत्तभरण कोषद्वारा सञ्चालित अवकाश कोषमा योगदान वापतको रकम जम्मा हुनेगरी व्यवस्था गर्नुहुन यो सूचना जारी गरिएको छ।